



# नेपाल ख्रीष्टियन समाज

## Nepal Christian Society

(A Common platform of Christian in Nepal)

दर्ता नं. १४७/०६४/६५  
आबद्धता नं. ३०२८४  
लेखा नं. ३०४३७२१३९

मिति: २०७४/०७/१०

### प्रेस विज्ञप्ति

लामो राजनीतिक खिचातानीपछि अन्ततः नेपालले प्राप्त गरेको नेपालको संविधान २०७२ अहिले कार्यान्वयनको चरणमा छ । जनताले चुनेका प्रतिनिधिहरूले जनताकै निम्ति बनाएको संविधान प्राप्त हुनुलाई नेपाली जनताले आफ्नो ऐतिहासिक विजयको रूपमा लिएका छन् । यसप्रकारका सकारात्मक कुराहरूका साथसाथै संविधानले समेट्न नसकेका र समेटेर पनि जनताको भावनालाई सम्बोधन गर्न नसकेका केही कुराहरू सतहमा देखिइरहेका छन् । आम जनमानसमा देखिएका असन्तुष्टीका आवाजहरूमा अल्पसंख्यक धार्मिक समुदायका मागहरू एक प्रमुख असन्तुष्टी हो । ख्रीष्टियन समुदायलगायत अन्य अल्पसंख्यक धार्मिक समुदायमाथि अहिलेको संविधान र कानुनले समानताको नजरले हेर्न सकेको छैन ।

यही कार्तिक ५-७ मा काठमाडौंमा सम्पन्न नेपाल ख्रीष्टियन समाजको २१ औं महासभाले अल्पसंख्यक धार्मिक समुदाय त्यसमा पनि ख्रीष्टियन समुदायलाई निशाना बनाएर संविधान र कानुनहरूले व्यवस्था गरेको ठहर गर्दै तिनीहरूको सुधारको निम्ति सम्बद्ध सबै पक्षसँग माग राखेर निर्णय गरेको छ । देशका ७ वटै प्रदेशबाट भेला भएका ३०० भन्दा धेरै ख्रीष्टियन अगुवाहरूले तीन दिनसम्म छलफल गरी यी मागहरू टुंग्याएका हुन् । साथै यस महासभाले यी मागप्राप्तीको निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहल गर्ने निर्णय पनि गरेको छ ।

आज अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता दिवसका दिन नेपाल ख्रीष्टियन समाजले यी विषय वस्तुहरूलाई औपचारिक रूपमा प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छौं।

### मागहरू:

#### १. संविधानको संशोधन:

क. संविधानको धारा २६ को ३ मा उल्लेख भएको धर्मपरिवर्तन गराउन नपाइने भन्ने व्यवस्था हटाइनुपर्ने ।

ख. संविधानको धारा २६ को १ सँग सम्बन्धित रही हरेक व्यक्तिले कुनै पनि विश्वास वा धर्म छान्न, परिवर्तन गर्न/गराउन, प्रचार-प्रसार गर्न, सिकाउन - तालिम दिन अथवा छोड्न पाउनुपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने ।

ग. संविधानको धारा ४ मा उल्लेख गरिएको धर्मनिरपेक्षतासम्बन्धी स्पष्टिकरण हटाउनुपर्ने ।



# नेपाल ख्रीष्टियन समाज

## Nepal Christian Society

(A Common platform of Christian in Nepal)

दर्ता नं. १४७/०६४/६५  
आबद्धता नं. ३०२८४  
लेखा नं. ३०४३७२१३९

### २. कानूनको संशोधन:

क. फौजदारी ऐन २०७४ को धारा १५६ ले एक -आपसमा मिलेर बसेका र धार्मिक सहिष्णुता अपनाएका धार्मिक समुदायबीच कटुता बढाइ धार्मिक युद्धसम्ममा पुऱ्याउनसक्ने सम्भावना भएकोले यस धारालाई हटाइनुपर्ने ।

ख. त्यसैगरी सोही ऐनको धारा १५७ र १५८, नेपालले पक्ष राष्ट्र भई हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी/सम्झौता तथा धार्मिक स्वतन्त्रताको मर्म विपरीत भएकाले यसलाई पनि ऐनबाट हटाइनुपर्ने।

३. सबै धार्मिक समुदाय अट्ने गरी सम्पत्ति संरक्षण तथा धार्मिक कार्यहरू सञ्चालनका लागि आवश्यक नीति-नियम बनाई दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने ।

४. संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई देशका विभिन्न क्षेत्रमा काम गरिरहेका धार्मिक संस्थाहरूलाई सरल तथा निर्वाध रूपमा धार्मिक क्रियाकलापहरू गर्न पाउने गरी वातावरण तथा नीति निर्माण गर्नुपर्ने ।

५. सबै धार्मिक समुदायको आ-आफ्नो रीतिअनुसार दाह तथा मृतसंस्कार (चिहान) को लागि हरेक स्थानीय तह अर्थात् वडामा व्यवस्था तथा व्यवस्थापन गरिदिनुपर्ने ।

६. नेपालका मुख्य धार्मिक समुदायले आ-आफ्ना चाड/पर्वहरूमा सार्वजनिक विदा पाएजस्तै अन्य अल्पसंख्यक धार्मिक समुदायहरू विशेषगरी ख्रीष्टियनहरूलाई पनि ख्रीष्टमस तथा इस्टरमा सार्वजनिक बिदाको व्यवस्था गरिनुपर्ने ।

यहाँ उल्लेख गरिएका विषय-सन्दर्भहरूमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दलहरू, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय सबैको ध्यानाकर्षण गराउँदछौं।

कृष्णबहादुर श्रेष्ठ (बर्णवास)  
अध्यक्ष  
नेपाल ख्रीष्टियन समाज

डिल्लीराम पौडेल  
महासचिव  
नेपाल ख्रीष्टियन समाज